

मधेश प्रदेश सरकार
उद्योग, पर्यटन तथा वन मन्त्रालय,
मधेश प्रदेश, जनकपुरधाम

सार्वजनिक निर्माण र परामर्श सेवा कार्यका लागि कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने
सम्बन्धी कार्यविधि, २०७९

मिति २०७९/१०/२२ को माननीय मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा वन मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत



मधेश प्रदेश सरकार
उद्योग, पर्यटन तथा वन मन्त्रालय
जनकपुरधाम, नेपाल
२०७९

सार्वजनिक निर्माण र परामर्श सेवा कार्यका लागि कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७९

प्रस्तावना

सार्वजनिक खरिद नियमावली, २०६४ को (बाह्रौँ संशोधन सहितको) नियम १० को उपनियम ७ को अनुसूची-१ मा सार्वजनिक निर्माण कार्य र नियम १२ को उपनियम ४ को अनुसूची-१ (क) मा परामर्श सेवा सम्बन्धी कार्य सम्पादन गर्दा भैपरी आउने किसिमका खर्चलाई लागत अनुमान तयार गर्दा कन्टिन्जेन्सी रकम र कार्यालय व्यवस्थापन खर्चको रूपमा समावेश गर्न सकिने गरी व्यवस्था भएको छ । सार्वजनिक निर्माण कार्यको वर्कचार्ज स्टाफ खर्च (२%) र सानातिना अन्य खर्च (२%) मा वर्गीकरण गरी व्यवस्था भएको कन्टिन्जेन्सी रकमलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय र अन्तर्गतका कार्यालयहरूले आफ्नो जिम्मेवारी अनुसारका संरक्षण एवं व्यवस्थापन कार्य र कार्यालय व्यवस्थापनको काममा मितव्ययी, प्रभावकारी एवं पारदर्शी रूपमा खर्च गर्नुपर्ने देखिन्छ । सोही बमोजिम उद्योग, पर्यटन तथा वन मन्त्रालय र अन्तर्गतका कार्यालयहरूको प्रयोजनार्थ सार्वजनिक निर्माण र परामर्श सेवा कार्यको कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्न सार्वजनिक खरिद नियमावली, २०६४ (बाह्रौँ संशोधन सहितको) को नियम १० को उपनियम ७ संग सम्बन्धित अनुसूची-१ को द्रष्टव्य (ग) र नियम १२ को उपनियम ४ संग सम्बन्धित अनुसूची-१ (क) को द्रष्टव्य (ड) ले दिएको अधिकार प्रयोग गरी उद्योग, पर्यटन तथा वन मन्त्रालयले स्वीकृत गरी यो कार्यविधि बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ

- (१) यस कार्यविधिको नाम “सार्वजनिक निर्माण र परामर्श सेवा कार्यका लागि कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७९” रहेको छ ।
- (२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मिति देखि तुरुन्त लागु हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:-

- (क) “ऐन” भन्नाले सार्वजनिक खरिद ऐन, २०६३ सम्झनुपर्दछ ।
- (ख) “कार्यालय” भन्नाले उद्योग, पर्यटन तथा वन मन्त्रालय, जनकपुरधाम, मधेश प्रदेश र अन्तर्गतका कार्यालयहरूलाई सम्झनुपर्छ ।
- (ग) “नियमावली” भन्नाले सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहितको) सम्झनुपर्छ ।
- (घ) “मन्त्रालय” भन्नाले उद्योग, पर्यटन तथा वन मन्त्रालय, जनकपुरधाम, मधेश प्रदेश सम्झनुपर्छ ।
- (ङ) “वर्क चार्ज स्टाफ खर्च” भन्नाले सम्बन्धित वस्तु खरिद, परामर्श सेवा र निर्माण कार्यको सञ्चालन तथा व्यवस्थापनको लागि नियमित रूपमा हलुका सवारी चालक र कार्यक्रम सहयोगीको पारिश्रमिक खर्च तथा अनुगमन रेखदेख गर्न जाँदा प्रत्यक्ष रूपमा सम्बन्धित कर्मचारीहरूको खर्च, सवारी चालक खर्च, कर्मचारीहरूको दैनिक भ्रमण भता खर्च, कार्यक्रम अनुगमन खर्च, फिल्ड अनुगमनको लागि गाडी भाडा, फिल्ड अनुगमनको लागि अपुग इन्धन, अल्पकालिन प्राविधिक जनशक्तिको सेवा खरिद, सुपरभाइजर र हरालुको पारिश्रमिक खर्च आदिलाई सम्झनुपर्छ ।
- (च) “सानातिना अन्य खर्च” भन्नाले सम्बन्धित निर्माण कार्यसंग सम्बन्धित बोलपत्र कागजात/प्रस्ताव तयारी खर्च, सूचना प्रकाशन, स्टेशनरी, फर्निचर, मेशिनरी औजार उपकरण खरिद, टेलिफोन, विद्युत तथा पानी महसुल सम्बन्धी खर्च, फोटोकपी/प्रिन्टर/कम्प्युटर खरिद, बैठक भता, निर्मित सम्पत्तिको मर्मत संभार खर्च, भवनको सानातिना मर्मत र रंगरोगन, सवारी साधन तथा मेशिनरी औजार उपकरणको मर्मत सम्भार खर्च, अस्थायी प्रकृतिका साना संरचना, ज्याला, स्टाफहरूको लागि फिल्ड सामाग्री, नपुग सेवा अन्य खर्चहरू एवम् नियमित रूपमा कार्यालय व्यवस्थापनको लागि आवश्यक पर्ने अन्य सामान सम्बन्धी खर्च सम्झनुपर्छ ।

३. उद्देश्य

उद्योग, पर्यटन तथा वन मन्त्रालय, जनकपुरधाम, मधेश प्रदेश र अन्तर्गतका कार्यालयबाट स्वीकृत वार्षिक कार्यक्रमको उद्देश्य अनुसार तयार गरिने सार्वजनिक निर्माण क्रियाकलापहरूको सञ्चालन तथा सार्वजनिक खरिदको लागि कर्मचारी परिचालन, सामाग्री व्यवस्थापन र कार्यालय व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न र सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन नपुग हुन जाने यस सम्बन्धी प्रत्यक्ष खर्च यस्तो कन्टिन्जेन्सी रकमबाट खर्च गर्ने र सो को व्यवस्थित अभिलेख राख्ने ।

कन्टिन्जेन्सी रकम खर्च गर्ने प्रक्रिया

४. कन्टिन्जेन्सी रकम खर्च गर्ने

- उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश, जनकपुरधाम र अन्तरगतका कार्यालयहरूबाट हुने सार्वजनिक निर्माण, विकास काम तथा परामर्शबाट गरिने कार्यको लागत अनुगमन तयार गर्दा कार्यालयले व्यहोर्ने रकमको ४ (चार) प्रतिशतसम्म कन्टिन्जेन्सी रकम राख्ने । सोको आधा रकम २ (दुई) प्रतिशत वर्कचार्ज स्टाफ खर्च र आधा रकम २ (दुई) प्रतिशत सानातिना अन्य खर्चमा यस कार्यविधिको अनुसूची-१ मा दिइएको कन्टिन्जेन्सी रकमका खर्च शीर्षकहरू अन्तर्गत रही मात्र खर्च गर्न सकिनेछ ।
- कार्यालयको प्रशासनिक खर्च (चालु) ले नपुग हुने भएमा मात्र यस्तो रकम खर्च गर्ने । सो अवस्थामा यस्तो रकम चालु प्रकृतिको काममा समेत खर्च गर्न सकिनेछ ।
- पूँजीगत खर्च तर्फ कार्यालयको लागि आवश्यक भएमा कम्प्युटर, प्रिन्टर, फ्याक्स, फर्निचर खरिद र बढीमा २.५ (दुई दशमलव पाँच) लाख सम्मको मोटर साइकल खरिद गर्न सकिनेछ ।

५. कन्टिन्जेन्सी खर्चको अभिलेख राख्नु पर्ने

- (१) कुनै बजेट उपशिर्षकमा कन्टिन्जेन्सी खर्च जनाउँदा कन्टिन्जेन्सी रकमबाट गरिएको कामहरू र भएको खर्चहरू सम्बन्धित क्रियाकलापको नापी किताब वा कार्यक्रम खर्च लेखदा कन्टिन्जेन्सी खर्चको विवरण समेत प्रविष्ट गर्नुपर्नेछ ।
- (२) कन्टिन्जेन्सी रकमबाट भएको खर्चको विवरण अनुसूची-२ बमोजिमको ढाँचामा तयार गरी अभिलेख राख्नुपर्नेछ र यसलाई कन्टिन्जेन्सी रकम खर्च विवरण खातामा प्रविष्ट गरी अद्यावधिक गर्नुपर्नेछ ।

६. मष्टररोल तर्फ खर्च गर्दा आवश्यक प्रमाण श्रेस्तामा संलग्न गर्नु पर्ने

निर्माण कार्यको दैनिक सुपरभिजनमा खटिएका सुपरभाइजरहरूको ज्याला भुक्तानी गर्दा निजहरूको नागरिकताको प्रतिलिपी र निवेदन अनिवार्य रूपमा लिनुपर्नेछ । यसरी गरिने पारिश्रमिक सुविधा भुक्तानी निजहरूको बैंक खाता वा चेक मार्फत मात्र भुक्तानी गर्नुपर्नेछ ।

७. परामर्श सेवामा कार्यालय व्यवस्थापन खर्चको व्यवस्था

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ को उपनियम (४) संग सम्बन्धित अनुसूची - १ (क) अनुसार परामर्श सेवाको लागत अनुमान तयार गर्दा ४ (चार) प्रतिशत कार्यालय व्यवस्थापन खर्च समावेश गर्न सकिने प्रावधान रहेको हुँदा परामर्श सेवाको लागत अनुमानमा कार्यालय व्यवस्थापन खर्चका लागि छुट्याइएको रकम खर्च गर्न सकिनेछ । यसरी भएको खर्चको छुट्टै अभिलेख व्यवस्थित गरी राख्नुपर्नेछ ।

८. ऐन र नियमावली बमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्ने

कन्टिन्जेन्सी रकम खर्च गर्दा प्रचलित सार्वजनिक खरिद ऐन, नियमावली र अन्य प्रचलित कानूनले तोके बमोजिमको प्रकृया पुरा गर्नुपर्नेछ । यस्तो रकमबाट खरिद भएको खर्च भएर जाने वा खर्च भएर नजाने तथा खप्ने मालसामानहरू नियमपूर्वक कार्यालयको जिन्सी खातामा आम्दानी बाँधी अभिलेख राख्नुपर्नेछ ।

परिच्छेद-३
विविध

९. कन्टिन्जेन्सी रकमको लागत अनुमान तयार गर्नुपर्ने

वर्षिक स्वीकृत कार्यक्रम अन्तर्गतका क्रियाकलापहरूको लागत अनुमाग स्वीकृत गर्दा नै कन्टिन्जेन्सी वापत छुट्याइएको रकम सम्बन्धमा यस कार्यविधिको अनुसूची-१ मा गरिएको वर्कचार्ज स्टाफ खर्च र सानातिना अन्य खर्चको वर्गीकरण अनुसार के कस्तो कार्यमा कति खर्च हुने हो सोको अनुमानित लागत तयार गरी अधिकार प्राप्त अधिकारी (मन्त्रालयको हकमा प्रदेश सचिव र अन्य कार्यालयहरूको हकमा सम्बन्धित कार्यालय प्रमुख) बाट लागत अनुमान स्वीकृत गराउनु पर्नेछ ।

१०. कन्टिन्जेन्सी रकमको खर्चमा मितव्ययिता कायम गर्नुपर्ने

(१) कन्टिन्जेन्सी रकम खर्च गर्दा मितव्ययी रूपमा गर्नुपर्नेछ ।

(२) सार्वजनिक खरिदको बोलपत्र आह्वान तथा अन्य सूचना पत्रपत्रिकामा प्रकाशन गर्दा अत्यावश्यक कुराहरू मात्र खुलाई छोटो रूपमा जानकारी मात्रै प्रकाशन गरी सोको विस्तृत सूचना सम्बन्धित कार्यालयको सूचनापाटी वा वेबसाइटमा राख्नु पर्नेछ ।

११. कार्यविधिको उल्लंघन गरी खर्च गरेमा कारवाही हुने

यो कार्यविधिको उल्लंघन गरी खर्च गरेमा प्रचलित कानून बमोजिम कारवाही वा सजाय हुनेछ ।

१२. बाधा अड्काउ फुकाउने वा संशोधन गर्ने अधिकार

यस कार्यविधिको कार्यान्वयनको सिलसिलामा कुनै द्विविधा देखिएमा वा कुनै बाधा अड्काउ आइपरेमा वा कुनै संशोधन गर्नु परेमा आवश्यकता अनुसार मन्त्रालयले बाधा अड्काउ फुकाउने वा संशोधन गर्नेछ ।

१३. खारेजी र बचाउ

यस कार्यविधिको प्रतिकूल नहुने गरी कार्यविधि स्वीकृत हुनु अगाडी यस आर्थिक वर्षमा गरिएका कन्टिन्जेन्सी खर्चहरूलाई यसै कार्यविधि बमोजिम भएको मानिनेछ ।

अनुसूची-१
कन्टिन्जेन्सी रकमका खर्च शिर्षकहरु

वर्कचार्ज स्टाफ खर्च (२ प्रतिशत)	सानातिना अन्य खर्च (२ प्रतिशत)
१. सम्बन्धित योजनाको लागि साईट सुपरभाइजरको मष्टररोल ज्याला पारिश्रमिक खर्च	१. सम्बन्धित योजनाको काममा आवश्यक पर्ने सामान र निर्माण औजारहरु:- डोरी, टेप, फ्लेक्स, साइनबोर्ड, कुटो, कोदालो, बेल्ला, गैची, खन्ती/गल, झारी, डोको, नाम्लो र टोकरि आदि ।
२. साइटमा जाने अन्य कर्मचारीहरु र कार्यालय प्रमुखको सुपरभिजन / दैनिक भ्रमण खर्च ।	२. लागत अनुमानमा छुट भएकोमा आकस्मिक रूपमा आइपर्ने सम्बन्धित योजनासंग सम्बन्ध राख्ने सानातिना भौतिक कामहरु ।
३. साइट सुपरभिजनको काममा नपुग इन्धन - चार पांग्रे, दुई पांग्रेको लागि ।	३. कार्यालयको लागि आवश्यक पर्ने खप्ने पूँजीगत सामानहरु:- मोटरसाईकल, स्कुटर, साईकल, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानहरु, टेबल, कुर्ची, दराज, पंखा, एसी, हिटर, कम्प्युटर, प्रिन्टर, क्यामेरा, जि.पि.एस., मल्टिमेडिया आदि ।
४. कार्यालयले राखेको सुपरभाइजर, हेरालुको दैनिक तथा मासिक ज्याला / पारिश्रमिक खर्च ।	४. खर्च भएर जाने कार्यालयको नपुग सामानहरु:- स्टेशनरी तथा छपाई, रजिष्टर, फाइल, खाम, फोटोकपी, मसी, कलम, कार्पेट, पर्दा, पेनड्राइभ, आदि ।
५. अल्पकालिन प्राविधिक जनशक्ति (इन्जिनियर, सब-इन्जिनियर, खरिद विज्ञ, वातावरण अधिकृत, भूगर्भशास्त्री, इकोलोजिष्ट, वन तथा भू-संरक्षण विज्ञ, आदि) को सेवा खरिद गर्दा आवश्यक हुने पारिश्रमिक तथा दैनिक भ्रमण खर्च ।	५. मन्त्रालय र मातहत कार्यालयको विषयगत कार्य क्षेत्रसंग सम्बन्धित प्रचार प्रसार कार्य ।
६. विकास कामसंग सम्बन्धित फिल्ड कार्यको आकस्मिक खर्च र फिल्ड अनुगमनको लागि गाडी भाडा ।	६. निर्मित सम्पतिको मर्मत सम्भार खर्च:- सानातिना मर्मत, अस्थायी प्रकृतिका साना संरचना र रंगरोगन, झ्याल, ढोका, कुर्ची,

	टेबल लगायतका फर्निचर, बाथरुम, ट्वाइलेट, पानी, बिजुली, कम्प्युटर र यसका पार्टपुर्जा ज्याला आदि ।
७. सवारी साधन मर्मत (चार पांग्रे / दुई पांग्रे) तथा मेशिनरी औजार उपकरणको मर्मत सम्भार	७. नपुग सेवा खर्चहरू:- हुलाक, सञ्चार, पानी/बिजुली, बीमा तथा भैपरी र विविध ।
८. कार्यक्रम संचालन तथा व्यवस्थापनको लागि नियमित रुपमा हलुका सवारी चालक र कार्यक्रम सहयोगीको पारिश्रमिक खर्च ।	८. नपुग अन्य सेवा खर्चहरू:- चौकीदार, माली, कुचीकार, प्लम्बर, इलेक्ट्रिसियन, कम्प्युटर टेक्सिसियन आदि ।
	९. फिल्ड कार्यको लागि आवश्यक पर्ने स्टाफहरूको लागि ब्याग, छाता, फिल्ड बुट, रेनकोट, पर्दा, टेन्ट र अन्य फिल्ड गियरहरू ।
	१०. निर्माण/परामर्श कार्यसंग सम्बन्धि बोलपत्र प्रस्ताव तयारी खर्च, सूचना प्रकाशन, मूल्याङ्कन समितिको बैठक खर्च र फिल्ड तथा कार्यालयमा हुने विभिन्न बैठक कार्यक्रमका चिया खाजा खर्च आदि ।

अनुसूची- २
प्रदेश सरकार
उद्योग, पर्यटन तथा वन मन्त्रालय
..... केन्द्र / कार्यालय
कन्टिन्जेन्सी रकम खर्च विवरण खाता

कार्यक्रम/आयोजनाको नाम -

ब.उ.शि.नं. -

आ.व. -

सि.नं.	क्रियाक लापको नाम	इकाई	परिमाण	कार्यक्रम संचालन स्थान	वर्कचार्ज स्टाफ खर्च रु			सानातिना अन्य खर्च रु			जम्मा कन्टिन्जे न्सी खर्च रु.	जिम्मेवार पदाधिकारी को नाम र पद
					गो.भौ. नं. / मिति	विवरण	खर्च रकम	गो.भौ. नं. / मिति	विवरण	खर्च रकम		
					जम्मा			जम्मा				

लेखा प्रमुख

कार्यालय प्रमुख